

प्रेस विज्ञप्ति- ३०६

Press Release- 306



लागु औषध नियन्त्रण ब्यूरो
कोटेश्वर, काठमाडौं ।
मिति: २०७९।०२।०९ गते ।

लागु औषध खैरो हेरोईन २४६ ग्राम सहित ६ जना मानिसहरू पक्राउ ।

लामो समयको निग्रानी पश्चात लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर, झापा स्थित स्थानिय प्रहरी, समेतबाट मिति २०७९।०२।०६ गते देखि मिति २०७९।०२।०८ गते सम्म सन्चालन गरिएको कारबाहीको क्रममा लागु औषध खैरो हेरोईन २४६ ग्राम सहित निम्नानुसार वतन भएका ६ जना ब्यक्तिहरूलाई पक्राउ गरी थप अनुसन्धान गर्ने कार्य भैरहेको ।

निम्न

१. मिति २०७९।०२।०६ गते जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा. वडा न. ६ स्थितबाट जिल्ला भक्तपुर सुर्य विनायक न.पा. वडा न. ६ स्थायी ठेगाना भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा न. ६ बौद्ध वस्ने बर्ष २७ को बिबेक त्वायनालाई लागु औषध खैरो हेरोईन ६.५ ग्राम सहित पक्राउ गरीएको ।
२. बिबेक त्वायनालाई लागु औषध खैरो हेरोईन उपलब्ध गराउने जिल्ला ताप्लेजुङ सिदिङ्वा गा.पा. वडा न. २ ठेगाना भएका बर्ष ३४ का कर्ण बहादुर सेलिङलाई मिति २०७९।०२।०६ गते जिल्ला काठमाण्डौ का.म.न.पा. वडा न. ९ सिनामगल स्थितबाट लागु औषध खैरो हेरोईन ३७.५ ग्राम सहित पक्राउ गरिएको ।
३. कर्ण बहादुर सेलिङलाई लागु औषध खैरो हेरोईन उपलब्ध गराउने जिल्ला झापा शिवसताक्षी न.पा. वडा न. ११ ठेगाना भएका बर्ष २४ का सोनम भन्ने योगेश कुमार सेलिङलाई मिति २०७९।०२।०६ गते जिल्ला झापा शिवसताक्षी न.पा. १ स्थितबाट पक्राउ गरीएको ।
४. योगेश कुमार सेलिङलाई लागु औषध खैरो हेरोईन उपलब्ध गराउने जिल्ला झापा भद्रपुर न.पा. वडा न ७ ठेगाना भएका बर्ष १९ का हरदिप राजवंशीलाई मिति २०७९।०२।०८ गते जिल्ला झापा शिवसताक्षी न.पा. ११ स्थितबाट लागु औषध खैरो हेरोईन २०२ ग्राम सहित पक्राउ गरीएको ।
५. हरदिप राजवंशीलाई लागु औषध खैरो हेरोईन उपलब्ध गराउने देश भारत पश्चिम बंगाल, पानीटयाडकी ठेगाना भएका बर्ष २३ का अर्जुन रोयलाई मिति २०७९।०२।०८ गते जिल्ला झापा शिवसताक्षी न.पा. १० स्थितबाट पक्राउ गरिएको ।
६. अर्जुन रोयसँग लागु औषध खैरो हेरोईन बिक्रि बापतको रकम लिन आउने क्रममा देश भारत पश्चिम बंगाल, पानी टयाडकी ठेगाना भएका बर्ष २१ का सुरेन बरमनलाई मिति २०७९।०२।०८ जिल्ला झापा मेचीनगर न.पा. वडा न. १३ स्थितबाट पक्राउ गरीएको ।

साथै पक्राउ परेका उल्लेखित ब्यक्तिहरू उपर लागू औषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत लागु औषध खैरो हेरोईन मुद्दामा म्याद थप गरी यस ब्यूरो तथा सम्बन्धित क्षेत्रको ईलाका प्रहरी कार्यालय झिलझिले झापाबाट बिस्तृत अनुसन्धान गर्ने कार्य भई रहेको ।

(निजहरूको साथबाट बरामद लागु औषध खैरो हेरोईन २४६ ग्राम को अन्दाजी अवैध बजार मुल्य रू. २४,६०,०००/- बराबर रहेको ।)



खैरो हेरोईन

निमित्त कार्यालय प्रमुख
(जीवन कुमार श्रेष्ठ)
प्रहरी उपरीक्षक